

# विपश्यना

साधकहरूका लागि  
प्रेरणा पत्र

बुद्ध वर्ष २५३९

आश्विन २०५२

वर्ष ११ अ० ६

## धम्मवाणी

कामतो जायते सोको कामतो जायते भयं ।

कामतो विष्पमुत्तस्स नतिथ सोको कुतो भयं ॥

धम्मपद १६-७

कामनाबाट शोक उत्पन्न हुन्छ । कामनाबाट नै भय उत्पन्न हुन्छ । कामना-मुक्तव्यक्ति शोक विहीन हुन्छ भने भय कहाँबाट हुन्छ ?

## दुःखको कारण : कामना

आवश्यकता पूर्ति नहुनुको कारणले नै दुःख हुन्छ । आवश्यकता दुई प्रकारका छन्: (१) प्राकृतिक (२) कृत्रिम । शरीरलाई जीवन्त राख्नको लागि अत्यावश्यक आवश्यकता प्राकृतिक हो । भोक-प्यास हटाउनको लागि खाना आवश्यक हुन्छ । यो प्राकृतिक आवश्यकता हो । अर्को आवश्यकता मानिस स्वयं आप्णी इच्छाबाट उत्पन्न गर्दछ, जस्को अभावमा पनि ऊ बाँच्न सक्दछ जस्तै रेडियो, टेलिभिजन, मोटर आदिल्यो कृत्रिम आवश्यकता हो ।

आजको आधुनिक युगमा प्राकृतिक आवश्यकता थोरै परिश्रमबाट नै उपलब्ध हुन्छ । अतः आजका मानवका दुःखका कारण प्राकृतिक आवश्यकताले होइन । आजभन्दा दुइसय वर्ष पूर्व कृत्रिम आवश्यकताका वस्तुहरू रेडियो, टेलिभिजन आदि थिएनन् । ती वस्तु नहुँदा पनि त्यस समयका मानिसहरू आनन्दपूर्वक जीवन विताउँदथे । त्यसको कमीबाट कुनै दुःख थिएन । यसबाट के सिद्ध हुन्छ भने कृत्रिम आवश्यकताका वस्तुहरूको अभावसंग दुःखको केही सम्बन्ध छैन । यदि वस्तुहरूको अभावमा दुःख हुने हो भने ती वस्तुको कमी हुने व्यक्तिहरूलाई अधिक दुःख हुनु पर्छ । संसारका सम्पूर्ण वस्तुहरूको धनी कोही पनि हुन सक्दैन । संसारका अनगिन्ती मानिसहरूमा अनगिन्ती वस्तुहरूको कमी हुन्छ, परिणाम स्वरूप तिनीहरूलाई असीम दुःख हुनुपर्ने हो । धनाध्यहरूका तुलनामा गरीब र साधु-सन्यासीहरू कहाँ सुख भोग गर्ने वस्तुहरूको अधिक अभाव हुन्छ । अतः अवश्य पनि तिनीहरूलाई बढी दुःख हुनु पर्ने हो । परन्तु त्यसको ठीक विपरीत धनवानहरू गरीब तथा सन्यासीका तुलनामा अधिक चिन्तीत हुन्छन् । अधिक दुःखी हुन्छन् । यसबाट के सिद्ध हुन्छ भने वस्तुको अभाव र दुःख, यी दुई बीच एक आपसमा केही सम्बन्ध छैन ।

उपरोक्त तथ्य बुझनको लागि प्राचीन र अर्पाचीन कालमा उपलब्ध सुख सामग्रीका बारेमा विचार गरौँ । प्राचीन कालका सम्प्राटहरू, सेठहरू र सर्वसाधारण व्यक्तिहरूसंग भूमि, भवन, पशु,

मुद्रा, सुन, चाँदी, रत्न आदि धन वैभव आजका व्यक्तिहरूको तुलनामा कम थिएन । यदि धन-सम्पत्ति आजन गर्नु केवल इन्द्रिय सुख भोगका सामग्री प्राप्त गर्नको लागि मात्र हो भने प्राचीन कालका सम्प्राटका अपेक्षा वर्तमान कालका व्यक्तिहरूसंग सुख सामाग्रीहरू धेरै गुणा उपलब्ध छन् । त्यसर्थ प्राचीन कालका मानवका तुलनामा आजका मानव धेरै गुणा सुखी हुनु पर्दथ्यो । तर उनीहरू धेरै दुःखी छन् । यस विसंगतिको कारण खोजनको लागि प्राचीन समयमा उपलब्ध सुख सामग्री तथा जीवनका बारेमा विचार गरौँ ।

प्राचीन समयका सम्प्राट तथा सेठ महाजनहरूको खाने खाद्य पदार्थ जम्मा तीस-चालीस परिकार हुन्थे । तर आज सयौं प्रकारका मिठाईहरू, नुनिलो, चुर्ण, अमिलो आदि पाइन्छन् । जस्को स्वाद पाउन त परै जावस् त्यसको नामसम्म पनि त्यस समयका सम्प्राटहरू जान्दैनन् थिए । तर आजका सर्वसाधारण व्यक्तिहरूले पनि किनेर खान सक्छन् । संच्या र स्वाद यी दुवै दृष्टिमा पहिलेभन्दा धेरै परिमाणमा खाद्य वस्तुहरू आज जन साधारणको लागि पनि उपलब्ध छन् ।

सुँधे पदार्थलाई नै लिऊँ, त्यसबेला केही प्रकारका सुगंधित पदार्थ सम्प्राटहरूले प्रयोग गर्दथे । जब कि आजकल साधारण व्यक्तिहरू पनि सयौं प्रकारका सुगंधित पदार्थहरू प्रयोग गर्न सक्छन् । प्राचीन समयमा मनमोहक वस्तुहरेनको लागि केवल आप्णी राज्यमा रहेको महल, बगैँचा आदि मात्रै हुन्थ्यो । आजकाल टेलिभिजनमा संसार भरका प्राकृतिक स्थान, विशाल भवन, ठूला शहर आदि केही घण्टा भित्र मैं हेर्न सकिन्छन् । पहिलाका सम्प्राटको सम्पूर्ण जीवनमा देख्न नसकिनेभन्दा अधिक मनमोहक दृष्ट्यहरू आजका साधारण मानिसहरू टिभीमा हेर्न सक्छन् ।

त्यस्तै मनमोहक वाध्य धुनहरू, संगीत सुन्नको लागि गायक गायीकाहरू राख्नु पर्दथ्यो । जो समय समयमा मात्रै निश्चित राग-रागनियाँ र गीत सुनाउन सक्दथ्यो । आजकालका निम्न स्तरका व्यक्तिहरूले पनि त्यस समयका सम्प्राटहरूको तुलनामा अधिक गीतहरू जहाँ तहीं बसेर सुन्न सक्छन् । आफूलाई मन पर्ने मनोरञ्जनात्मक साधनहरू हेर्ने इच्छा भएमा त्यस समयमा

नृत्य, नाटक, खेल-तमासा, गोष्ठीहरू आदि हेर्नु पर्दथ्यो । आजको यस युगमा त्यस समयका भन्दा सयौं गुणा सुन्दर साधन सिनेमा, सर्कस, टेलिभिजन आदि हेरेर मनोरञ्जन गर्न सक्छन् ।

संग्रहालयमा राखिएका पहिलाका राजाहरूका वस्त्रहरू आजका कुनै मार्गनेलाई दुइचार दिन लगाई राख्नको लागि दिएमा शायद उसले लुगा लगाउन चाहौदैन होला । त्यस समयका ती कपडा गह्रौं र ज्यादै असुविधाजनक छन् । आजकालको टेरिकटन, पोलिस्टर, टेरिलीन, डिलिमिल छपाई, रंगीन, अनेक प्रकारका डिजाईनहरूका वस्त्रहरूका समक्ष ती वस्त्रहरू निम्न श्रेणीको देखिन्छन् । आज सुन्दर र मजबुत वस्त्रहरू सबैजनाले लगाउन पाउँछन् । सौन्दर्य, सजावट, फैशन, सुखप्रदता र सस्तोपनामा पनि आजको वस्त्र पहिलेको भन्दा विसौं गुणा विशिष्ट छन् ।

यातायातकै साधनलाई हेच्यौं भने पनि पहिला एकसय माइल टाढा जानु पन्यो भने कमितमा दुई दिन लाग्दथ्यो । घोडा, हाती, ऊँट आदि चढेर जानु पर्दथ्यो । यति लामो यात्रा सुरक्षित पूर्वक यात्रा गर्नु नै अधिक थियो । परन्तु आजकल कोही पनि व्यक्ति सयौं माइलको यात्रा आराम पूर्वक, निश्चित र सुरक्षापूर्वक गर्न सक्छन् ।

त्यस समयमा गर्मी महिनामा बरफ खाने इच्छा भएमा हिमालयबाट ल्याउनु पर्दथ्यो त्यो पनि ल्याउँदा ल्याउँदै बाटैमा पर्नीसकेको हुन्थ्यो । तर आज पच्चीस पैसाले बच्चाले पनि बरफको शितल अनुभव गर्न सक्छन् ।

पहिला विदेश गएको कोही व्यक्तिलाई चिट्ठी पठाए भने महिना दिनमा पनि पुग्दैनथ्यो । तर आज संसारको कुनै पनि ठाउँमा बसेको व्यक्तिको सन्देश टेलीफोन, **Apple** क्स आदिबाट तुरून्तै प्राप्त गर्न सकिन्छ, त्यो पनि प्राचीन समयको तुलनामा ज्यादै कम खर्चमा ।

भौतिक विज्ञानको यस युगमा साधारण व्यक्तिले पनि सुखका अनेक सामग्री प्रयोग गर्न पाएका छन् । जुन पहिलाका महाराजाहरू अशोक तथा अकबरले पनि पाएका थिएनन् ।

यदि सुख भोगका सामग्री उपयोग गर्दैमा सुख हुने भए आजका साधारण व्यक्तिहरूसंग पहिलाका समाटहरूको तुलनामा अधिक सामग्रीहरू छन् । यसो हो भने आजका व्यक्तिहरू अधिक सुखी हुनु पर्ने । आजका सम्पत्तिवान व्यक्तिहरू त सयौं गुणा सुखी हुनु पर्ने, परन्तु त्यसको ठीक उल्टो छ । आजका धनाध्यहरू सबभन्दा दुःखी छन् । उनीहरू निन्द्रा आउने औषधी नखाई सुत्न पनि सक्दैनन् । दुःख विसंनको लागि रक्सी आदि नशा सेवन गर्दछन् । यस दुखद स्थितिको उत्पत्तिको रहस्य थाहापाउनको लागि पहिलाका समाट र आजका व्यक्तिहरूको जीवनलाई राम्री हेरौँ..... ।

समाट अशोक र अकबरसंग प्रशस्त धन भएतापनि तिनीहरूसंग आजको जस्तो पंखा रेडियो, टेलिभिजन, टेलिफोन, कार, प्लेन आदि सुख सामग्री थिएनन् । तथापी ती वस्तुको अभावमा उनीहरू दुःखी थिएनन् । आजका साधारण व्यक्तिहरू पनि ती वस्तुहरूको अभावमा दुःखी हुन्छन्,

तड्पीन्छन् । यसबाट यो स्पष्ट हुन्छ कि दुःखको कारण वस्तुको अभाव होइन, कामना हो, इच्छा हो । आ **गोपी** इच्छानुकूल नभएतापनि चित्त शान्त हुन्छ भने शान्त चित्त समतामा रहन्छ । यही नै सुख तो । एउटा अर्को उदाहरण हेरौँ ।

एउटा सानो गाउँको एकजना बच्चालाई उनको आमाले कुनै शहरमा लगेछ । उसले शहरमा कुनै खेलौना पसल देखेछ । ती खेलौना देखेर उनमा खेलौना प्राप्त गर्ने कामना उत्पन्न हुन्छ, कामना उत्पन्न हुने वित्तिकै त्यसको पूर्तिको लागि व्याकुल हुन थाल्दछ, अशान्ति हुन थाल्दछ । ती बालकले आ **गोपी** चाहना अनुरूप खेलौना प्राप्त नहुँदा दुःख महसुस गर्दछ । ती खेलौनाहरू उसले पहिला कहिले पनि देखेका थिएनन् । उनको गाउँमा पनि त्यस्ता खेलौना थिएन । परन्तु गाउँमा खेलौना नभए पनि उसलाई कुनै दुःख थिएन । दुःख यदि खेलौनाको अभावले भएको हो भने पहिला पनि हुनु पर्ने हो । यसबाट यो स्पष्ट हुन्छ कि बच्चालाई दुःख खेलौनाको अभावले होइन खेलौना प्राप्त गर्ने कामनाले भएको हो । अतः दुःख वस्तुको अभावले होइन, इच्छा उत्पत्तिले हुन्छ । यो त सबैले जान्दछ कि कुनै अज्ञात वस्तुको अभावमा दुःख हुँदैन । दुःख तब हुन्छ जब व्यक्ति त्यस वस्तुको बारेमा जानकारी प्राप्त गर्दछ । उसले स्वीकार्दै कि त्यस वस्तुको प्राप्तिले सुख हुन्छ । तब त्यस वस्तुको प्राप्त गर्ने इच्छा तीव्र हुन थाल्दछ । कामना उत्पन्न हुनाले नै चित्त अशान्त हुन्छ । चित्त अशान्ति हुनु नै दुःख हो । वस्तुको अभावले दुःख हुन्छ, वस्तुको प्राप्तिले सुख हुन्छ भन्ने मिथ्या धारणा रहेसम्म वस्तु प्राप्त गर्ने इच्छा उत्पन्न भैरहन्छ र नयाँ दुःख पलाइरहन्छ ।

कामना त्यागेमा सुख हुन्छ भन्ने राम्री बुझेमा कुनै नयाँ वस्तु, नयाँ विषय पाउने इच्छा हुँदैन र दुःखी हुँदैन । परन्तु जबसम्म यी कुराहरूलाई बुझैन, स्वीकार्दैन तबसम्म मिठो खाने, पिउने, मोजमज्जा गर्ने, सुन्ने, सुँझ्ने आदि इन्द्रिय भोगको पछि लागिरहन्छ । ती वस्तुहरूको प्राप्तिले नै सुख हुन्छ भन्ने धारणा लिइराखेको हुन्छ । ती वस्तु परिपूर्ति भएन भने दुःखी हुन्छ ।

अतः जति कामनाहरू बढ्दै जान्छ त्यति नै दुःख बढ्दै जान्छ । संसारको सारा सम्पत्ति भएतापनि नयाँ वस्तुको चाहना उत्पन्न भैरहन्छ । सन्तुष्ट हुँदैन । असन्तुष्टीको कारण नयाँ कामनाहरू, वासनाहरू उत्पन्न भईरहन्छ र व्याकुलता बढिरहन्छ । अतः नयाँ कामना जगाएर स्वयं आफूलाई बढी दुःखी नबनाउँ । आ **गोपी** भोगीय वस्तुलाई सिमीत गर्नु नै बुद्धिमानी हुनेछ । जबसम्म भोगीय वस्तुमा नियन्त्रण गर्न सक्दैन तबसम्म नयाँ कामनाहरूले हाम्रो चित्तलाई अशान्त बनाईराख्दछ । जसबाट हामी दुःखी हुन्छौँ ।

अतः जुन वस्तुको उपयोग अहिले गरिरहेका छौं त्यसलाई कम गरौँ अथवा त्यागौँ । इन्द्रिय सुख भोगनेले अवश्य पनि दुःख भोग्नु पर्छ । संसारमा हुने दुःख सबै इन्द्रिय सुख भोगनुको कारणले नै

हो । प्रकृतिको यस नियमलाई बुझेर इन्द्रिय सुख भोग अथवा कामनालाई त्यागेमा नै शान्ति प्राप्त हुन्छ । कामना रहित हुँदा हुने शान्ति, समता, स्वाधिनता र प्रसन्नताको अनुभुति कामनाहरू पूर्ति नहुँदा हुने अशान्ति, व्याकुलता, पराधीनता आदिबाट हुने दुःखसंग तुलना गरौं । शान्ति प्रसन्नता बनाई राख्नको लागि कामना रहित हुने प्रयास निरन्तर गरिरहौं । यही नै सत्य-शाश्वत सुख र अमरत्व प्राप्त गर्ने मार्ग हो ।

कामनाबाट नै दुःखको उत्पत्ति हुन्छ भन्ने जान्दा जान्दै पनि हामी फेरि कामना किन जगाउँछौं ? यो प्रश्न सबैलाई उठाए । राम्ररी मनन गच्छौं भने यो थाहा पाउँछौं कि यस सत्यलाई हामीले केवल बुद्धिले मात्र स्वीकार गरेका छौं । भित्रबाट स्वीकार गरेका छैनौं । कुनै पनि कुरा हृदयदेखि तबमात्र स्वीकार्न सक्छ जब स्वयं आप्णा अनुभवले प्रत्यक्षतः जान्दछ । प्रत्यक्ष अनुभवको लागि विपश्यना साधना बढी उपयोगी हुन्छ । विपश्यी साधक अन्तर जगतमा प्रकट हुने संवेदनालाई समता पूर्वक जान्दछ । त्यस समयमा जुन चाहना अथवा कामना उत्पन्न हुन्छ त्यस सम्वेदनालाई हेर्दछ र थाहापाउँछ कि त्यस चाहनाले तनाव बढाउँछ र समता भंग गरेर चित्त अशान्त बनाउँदछ । साधक त्यस अशान्तिलाई प्रत्यक्षतः दुःख अनुभव गर्दछ र दुःखबाट छुटकारा पाउन चाहन्छ । अतः विपश्यी साधकले कामनालाई आरम्भमा नै रोक्ने प्रयास गर्दछ र त्यसलाई बढन् दिईन । फलस्वरूप कामना प्रति विजय प्राप्त गर्दछ ।

(कन्हैयालाल लोडा, “विपश्यना” हिन्दी पत्रिका,  
१९८१ अंक २ मा प्रकाशित लेखमा आधारित)

## बाल-बालिकाका लागि

### सदाचारीको संगत

एउटा जंगलमा मृगको ठूलो जमात बस्दथ्यो । त्यस जमातमा हजारबटा मृगहरू थिए । त्यस जमातका राजाका दुई पुत्र थिए । एकको नाम लक्षण थियो र अर्कोको नाम काल थियो । काल चञ्चल र मुख्य थियो । लक्षण ज्ञानी र सदाचारी थियो ।

एक दिन राजाले दुबै छोरालाई बोलाएर भने, “छोरा लक्षण र काल, म त बूढो भएँ अब यी मृगको जमात सम्हाल्न सकिन । त्यसैले तिमीहरू दुबैलाई पाँच-पाँचसय मृग बाँडिन्छ, तिनीहरूको राम्ररी हेर विचार गर्नु” लक्षण र काल दुबैले आ-आप्णा समूललाई हेर विचार गर्न थाले ।

त्यस देशका निवासीहरू खेती (बाली) पाक्ने समयमा मृगलाई पक्नथ्ये । मृग पक्नको लागि ठाउँ-ठाउँमा जाल बिच्छाउने, काँडा बिच्छाउने, पाशो बनाउने गर्दथे । राजा मृगले आप्णा छोरालाई बोलाएर भने, “यो समय मृगहरूको लागि खतरनाक हुन्छ । अहिले खेती पाक्ने समय हो । खेतीबालाहरू मृग पक्न्छन् । हामी त बूढा बूढी जसरी पनि बच्छौं, तिमीहरू आ-आप्णा गण सहित पर्वतमा जाऊ र बाली काट्ने समयमा जंगल फर्क ।”

काल र लक्षण दुबै आप्णा पिताको निर्देशन अनुसार त्यस तरफ लागे । त्यस ठाउँका निवासीहरू मृग कहिले पर्वत चढ्छन्, कहिले ओर्लन्छन् भन्ने जान्दथ्यो । त्यसैले त्यही पौकामा जाल थाप्ने, पाशो हाल्ने गर्दथे र मृगको शिकार गर्दथ्यो । मृगहरू त्यस समयबाट बचेर पर्वतमा जानु पर्थ्यो, नभए तिनीहरू मारिन्थ्ये । तर काल मृग भने त्यस खतरनाक समयको विचार नगरी जुनसुकै समयमा पनि हिंडथ्यो । विहान, बेलुकी, दिउँसो, राती, साँझ जुनसुकै समयमा जान्थ्यो । खेतीबालाहरूले जहाँ तहीं पाशो थापेको हुन्थ्यो, मृगहरूलाई सजिलै पकिन्थ्यो । यसरी कालको अज्ञानताको कारण उनको जमातका धेरै मृगहरू मारिए । परन्तु पण्डित र सदाचारी लक्षण मृगलाई भने खेतीबालाहरूले पाशो थाप्ने समयको राम्रो ज्ञान थियो । त्यसैले उनी आधिरातको समयमा मात्र जाने गर्दथ्यो । र खेतीबालाहरूलाई थाहा नदिई निस्कने गर्दथ्यो । त्यसैले उनको जमातका एक मृग पनि शिकार हुन पाएनन् ।

दुबै मृग आप्णा जमात सहित चार महिना बिताएर पर्वतबाट झरे । काल मृग फर्कदा पनि समयको बेवास्ता गरेर जुनसुकै समयमा पनि जान्थ्यो । बचेका मृगहरू सबै शिकारीहरूको फन्दामा परे, जसो तसो आफू एकलैको ज्यान बचाए । लक्षण भने पहिले द्वै समय हेरी निस्कन्थ्यो र सबै बचे । पाँच सय मृग सहित लक्षण आप्णा माता पिता समक्ष गए ।

माता पिताले आप्णा दुई पुत्रलाई हेरेर भने “सदाचारी र श्रेष्ठ जीवन व्यतीत गर्नेको सधै उन्नती नै हुन्छ ।”

(जातक कथा सील वर्गमा आधारित)

**धर्मशृङ्खला आगामी महिनाहरूमा सञ्चालन हुने शिविर कार्यक्रम :**

- १) निम्न कार्यक्रमहरूमध्ये आफूलाई अनुकूल शिविरमा सम्मिलित हुनु पूर्व कृपया आचार सहिता पढ्नुहोस् । कम से कम दुई हप्ता अगाडि आवेदन-पत्र भरेर व्यवस्थापनमा सम्पर्क राख्नुहोस् ।
- २) शिविरको प्रारम्भ-शुरूदिनको साँझ हुनेछ र समाप्त अन्तिम दिनको विहान करीव सात बजे हुनेछ । शिविरार्थीहरूलाई अनुरोध छ कि शिविर शुरू हुने दिनमा नै शिविर स्थलमा आउनु होला, त्यसभन्दा अगाडिको दिन वा पछाडिको दिनमा होइन ।
- ३) शिविरमा आउँदा साथमा टर्च, तन्ना, ओड्ने (शल) तथा मौसम अनुकूलको लुगा र दैनिक उपयोगका सामानहरू ल्याउन नभूल्नु होला ।
- ४) शिविरको सञ्चालन पूज्य गुरुजीद्वारा मनोनित सहायक आचार्यबाट हुनेछ ।
- ५) तीन दिवसीय शिविर: दश दिवशीय शिविरमा बसिसकेका पुराना साधक-साधिका यस शिविरमा सम्मिलित हुन सक्नेछन् ।
- ६) बाल शिविर: बाल शिविरमा सम्मिलित हुनको लागि आवेदन-पत्र भर्नु पर्नेछ । तोकिएको वर्ष भित्रका बालबालिकाहरूलाई

मात्र शिविरमा सामेल गराउने भएकोले सो-अनुसार आवेदन गर्न अभिभावकहरूमा अनुरोध छ ।	डेसेम्बर १-१२ (मंसीर १५-२६)	- १० दिवसीय
- व्यवस्थापन कार्य सरल बनाउने अभिप्रायले प्रत्येक शिविर मा सयजना शिविरार्थी मात्र सम्मिलित गराइने छ । तसर्थ समयमा नै आवेदन गर्नुहोला ।	डेसेम्बर १२-जनवरी १ (मंसीर २६-पौष १७)	- २० दिवसीय (गम्भीर साधकहरूको लागि)
- बाल-बालिकाको इच्छा भएमा मात्र आवेदन गर्नको लागि उनीहरूलाई प्रोत्साहित गर्नु होला ।	जनवरी १-१२ (पौष १७-२८)	- १० दिवसीय
- शिविरमा आप्णा बाल-बालिकाको साथ कोही पनि अभिभावक बस्न पाउनु हुनेछैन ।	जनवरी १४-२५ (पौष ३०-माघ ११)	- १० दिवसीय
नोभेम्बर १-१२ (कार्तिक १५-२६)	जनवरी २५-२८ (माघ ११-१४)	- बाल शिविर (१२-१५ वर्षको लागि)
नोभेम्बर १४-२५ (कार्तिक २८-मंसीर ९)	जनवरी २८-३१ (माघ १४-१७)	- बाल शिविर (८-११ वर्षको लागि)
नोभेम्बर २७-डिसेम्बर १ (मंसीर ११-१५)		

## धर्म

### हिन्दी

छुटे रागके रोग सब, कटें द्रेष के दोष ।  
मिटे मोह की मुढ़ता, जगे धरम का होश ॥  
ज्यों ज्यों अन्तजगतमें, समता स्थापित होय ।  
त्यों त्यों मन दुःखमुक्त हो, शांति समाहित होय ॥  
धरम जगे तो सुख जगे, मुक्ति दुखों से होय ।  
कर्मके बंधन कटें, ग्रन्थि विमोचन होय ॥  
द्रेष द्रोह दुर्भाग्य का, रहे न नाम निशान ।  
स्नेह और सद्भावसे, भर लें तन मन प्राण ॥  
दूर रहे दुर्भावना, द्रेष होय सब दूर ।  
निर्मल नर्मल चित्त में, प्यार भरे भरपूर ॥  
मन मानस में प्यार ही, उर्मिल उर्मिल होय ।  
रोम रोम से ध्वनि उठे, सबका मंगल होय ॥  
  
मंगल कामना सहित  
एम. ए. बदानि  
नेपाल इम्पोर्ट्स-एक्सपोर्ट्स  
कलकत्ता  
फोन नं. २२५१३६६-२२५२७९

## गाथा

### नेपाली

रोग रागको छुटुन्, दोष द्रेषको निर्मल होउन् ।  
वेहोशी मोहको नहोउन्, होश धरमको जागून् ॥  
जब जब अन्तस्करणमा समता स्थापित हुन्छ ।  
तब तब दुःख विहीन मनमा शान्ति समाहित हुन्छ ॥  
धर्म रहेमा सुख हुन्छ, विमुक्त दुःखबाट हुन्छ ।  
कर्मको बंधन छुट्छ, गाँठो सबै खुल्दछ ॥  
द्रेष क्रोध दुरभावनाको, नामो निसान नरहुन् ।  
स्नेह र सद्भावले, तन मन प्राण भरिरहुन् ॥  
दुरभावना केही नरहुन्, द्रेष सबै दूर होउन् ।  
निर्मल कोमल चित्तमा, केवल प्रेमले भरपुर होउन् ॥  
मन मानसमा केवल, प्रेम तरंगित होउन् ।  
रोम रोममा गुंजिरहुन्, सबैको मंगल होउन् ॥  
  
मंगल कामना सहित  
त्रिभुवन धर तुलाधर  
तुँच्छ ट्रान्स-हिमालयन ट्रेडिङ कं.  
इन्डियाक, काठमाडौं  
फोन नं. २२६६८९-२२६६७८

प्रकाशक : नेपाल विपश्यना केन्द्र, धर्मशृङ्ख, बुद्धानीलकण्ठ, काठमाडौं ।

२०५२ आश्विन

सम्पर्क स्थान : श्री रूप ज्योति, ज्योति भवन, पो. ब. नं. १३३, काठमाडौं । फोन : २-२५४९०, २-२३९६८

मुद्रक : नेपाल प्रेस, शुक्रपथ, काठमाडौं, नेपाल । फोन : २२१०३२, २२५४५०

जि.प्र.का.द.नं. ३८-५१-५२

हुलाक द. नं. १४-५१-५२

● वार्षिक शुल्क रु. २४-

साधकको नाम : .....

ठेगाना : .....